



विरुवा गाउँपालिकाको  
विनियोजन ऐन, २०७६

गाउँ सभाबाट स्वीकृत मिति: २०७६।०३।१०

विरुवा गाउँपालिका  
स्याङ्जा जिल्ला  
गण्डकी प्रदेश

विरुवा गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

सभाबाट स्वीकृत मिति: २०७६।०३।१०

**प्रस्तावना:**

विरुवा गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम विरुवा गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ विरुवा गाउँपालिकाको विनियोजन ऐन, २०७६” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७६।०७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७६।०७७ को निमित्त विरुवा गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च , पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु . ३३,८७,३०,०००/- (अक्षेरूपी तेत्तिस करोड सतासी लाख तिस हजार रुपैया मात्र ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६।०७७ को निमित्त विरुवा गाउँपालिका, गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका , वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

-०-

अनुसूची १  
दफा २ (१)सँग सम्बन्धित  
नेपालको संविधानको धारा २२९ -२) बमोजिम  
सञ्चित कोषबाट विनियोजन हुने रकम

**रु. हजारमा**

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालू खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१	२	गाउँ कार्यपालिका	५९०००	२७९७३०	-	३३८७३०
२		बडा समिति				
३		विषयगत शाखा				

विरुवा गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, स्याङ्जा  
आर्थिक वर्ष २०७६/७७ को कूल बजेट म्याट्रिक्स

रकम रु.हजारमा

**आय तर्फ**

क्र.सं.	श्रोतको प्रकार	बजेट	कैफियत
१	आन्तरिक आय	४६००	
२	संघीय वित्तीय समानीकरण	८१६००	
३	प्रदेश वित्तीय समानीकरण	१२१२५	
४	संघीय राजस्व वाँडफाँड	६१५००	
५	प्रदेश सवारी साधन कर वाँडफाँड	२३०५	
६	सशर्त संघीय अनुदान	१४०६००	
७	आ.व.०७५।७६ बाट ०७६।७७ मा सर्ने रकम	२६०००	
८	प्रदेश बाट सशर्त अनुदान	१००००	
<b>कूल जम्मा</b>		<b>३३८७३०</b>	

**व्यय तर्फ**

रु.हजारमा

क्र.सं.	खर्च विवरण	बजेट	कैफियत
१	चालु तर्फ	५९०००	
२	पुजिगत तर्फ	१२९१३०	
३	संघीय सशर्त	१४०६००	
४	प्रदेश सशर्त	१००००	
<b>कूल जम्मा</b>		<b>३३८७३०</b>	